

Capital Funds

Capital Fund

Sum of Tier1 Capital (Core Capital) and Tier2 Capital (Supplementary capital) of a BFI as specified by NRB from time to time.

Tier1 Capital (Core Capital)

Comprised of Equity Capital and Disclosed Reserves. Tier1 Capital must be **fully paid up** and have a very **high degree of permanence**. Consists of Common Equity Tier1 (CET1) Capital and Additional Tier1 (AT1) Capital

Common Equity Tier1 (CET1) Capital

Highest quality component of Capital. Ensures that BFI remains solvent. Includes **Common Shares, Stock Surplus, Statutory General Reserve, Retained Earnings** etc.

Additional Tier1 (AT1) Capital

Which are classified as **liabilities** under accounting standards. Includes **Perpetual Non Cumulative Preference Share (PNCPS) and Perpetual Debt Instruments (PDI) and Stock surplus from issuance of PNCPS**

Tier2 (Supplementary) Capital

Includes reserves which have been passed through the P&L account. Consists of **General Loan Loss Provision, Hybrid Capital Instruments, Preference Share Capital Instruments with maturity > 5yrs, Stock surplus from issuance of such instruments, Exchange Equalization Reserves, Investment Adjustment Reserves** etc.

Minimum Capital Fund based on Risk-weighted Assets

	Core Capital	Capital Fund
Class A	6%	8.5%
Class B & C	6%	10%

Minimum Capital Fund based on Risk-weighted Assets (cont)

Class D	4%	8%
---------	----	----

“क” वर्ग र आर्थिक वर्ष २०७७/७८ देखि **राष्ट्रियस्तरका विकास बैंकहरूले CAF, 2015** बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्नु पर्नेछ
 “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाले **CAF, 2007** बमोजिम

Countercyclical Buffer Requirement

Credit to GDP Gap	Buffer Reqt. in Terms of CET1
-------------------	-------------------------------

Up to 5 points	0%
above 5 to 7.5 points	0.5%
above 7.5 to 10 points	1.0%
above 10 to 12.5 points	1.5%
above 12.5 to 15 points	2.0%
above 15 points	2.5%

NRB uses Credit to GDP ratio as guide for reference point for taking buffer decisions. Buffer requirement of 0.5% i.e. each increase in every 2.5 points in credit to GDP gap

Countercyclical Buffer कायम गर्नु पर्ने व्यवस्थालाई आ.व. २०७७/७८ सम्मको लागि स्थगन गरिएको छ ।

Capital Fund Report Submission

पुँजीकोष सम्बन्धी विवरण प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणहरूको आधारमा तयार गरी आन्तरिक लेखापरीक्षण विभागबाट प्रमाणित गराई यस बैंकको नियमन तथा सम्बन्धित सुपरिवेक्षण विभागमा प्रत्येक महिना समाप्त भएको मितिले **१५ दिन भित्र** पठाइसक्नु पर्ने ।

कर्जा सापट

असल (Pass) : १ % – साविक, साउनको निर्देशन अनुसार १.३ %

- भाखा ननाथेका र **१ महिना** सम्म भाखा नाथेका कर्जा सापट,
- पर्याप्त सुरक्षण लिई प्रति ग्राहक बढीमा **रु.१० लाखसम्म** प्रवाह भएको सुनचाँदी कर्जा
- (२०७६ पुस मसान्तमा असलमा परेकोलाई सोही वर्गमा वर्गीकरण गर्ने–यसरी गर्दा २०७७ असार मसान्तमा सावा र व्याज दुवै तिर्न बाकी भएमा ५ प्रतिशत–व्याज नियमित तर सावा बाकी लभएमा २ % कर्जा नोक्सानी व्यवस्था)



कर्जा सापट (cont)

सुक्ष्म निगरानी (WatchList) : ५ %

- १ महिना देखि ३ महिनासम्म भाखा नाघेका कर्जा सापट,
- कर्जाको साँवा र ब्याज नियमित भए तापनि विगत दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेट वर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जा,
- रु.१ अर्ब वा सो भन्दा बढी रकमका सह-वित्तीयकरण कर्जामा परिणत नभएका बहुबैंकिव कर्जाहरू,
- Debt-equity Ratio ८०:२० भन्दा बढी हुने गरी प्रवाह गरिएका कर्जा (२०७७ असार मसान्तसम्म छुट)

कमसल (Sub-standard) : २५ %

- ३ देखि ६ महिनासम्म भाखा नाघेका कर्जा सापट

शंकास्पद (Doubtful) : ५० %

- ६ देखि १ वर्षसम्म भाखा नाघेका कर्जा सापट

कर्जा सापट (cont)

खराब (Loss) : १०० %

- १ वर्ष भन्दा बढी अवधिले भाखा नाघेका कर्जा सापट
- Credit Card कर्जा भाखा नाघेको मितिले ९० दिनभित्र अपलेखन नभएमा
- ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण पेश गरेको अवस्थामा
- बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई सम्बद्ध व्यक्ति वा संस्थालाई कर्जा/सापट प्रदान गरेमा

कर्जा सापट (cont)

पुनर्तालिकीकरण/पुनर्संरचना

- पुनर्संरचना गरिएको समयमा असल कर्जामा वर्गीकरण भइरहेका कर्जाको १२.५ %
- राष्ट्रिय प्राथमिकतामा रहेका हाईड्रोपावर, केवलकार, सिमेन्ट वा अन्य पूर्वाधार निर्माण सम्बन्धी परियोजनाहरूलाई पुनर्तालिकीकरण/पुनर्संरचना गरेको अवस्थामा १ % मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ। यसरी पुनर्तालिकीकरण/पुनर्संरचना गरिएका कर्जाहरूलाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ
- सेयरको धितोमा प्रदान गरेको कर्जाहरूलाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाइने छैन



By reccur
cheatography.com/reccur/

Published 31st July, 2021.
Last updated 2nd August, 2021.
Page 2 of 2.

Sponsored by CrosswordCheats.com
Learn to solve cryptic crosswords!
<http://crosswordcheats.com>